

कोभिड १९ विरामिलाइ एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड, २०७७

स्वीकृत मिति: २०७७/०६/१५ नेपाल सरकार (सचिवस्तर)

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
रामशाहपथ, काठमाण्डौ
२०७७

कोभिड १९ विरामिलाइ एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड, २०७७

प्रस्तावना

विश्वमा महामारीको रूपमा फैलिरहेको कोभिड १९ विरामिको थप उपचारका लागि प्रेषण भएको अवस्थामा जीवन सुरक्षाका लागि सुरक्षित रूपमा छिटो छरितो माध्यमबाट विमान (हवाइजहाज वा हेलिकप्टर वा एयर एम्बुलेन्स) मार्फत एयर लिफ्टिङ गर्नुपर्ने भएको हुँदा "कोभिड १९ विरामिलाइ एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड, २०७७" तयार गरिएको छ ।

१. एयर लिफ्टिङ प्रकृया: (क) उपचाररत अस्पतालमा विरामिको उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा प्रेषण गरेको हुनुपर्नेछ ।

(ख) प्रेषण गरिएको अस्पतालमा विरामिको भर्ना गरि उपचार सम्भव भएको एकिन गरेर मात्र एयर लिफ्टिङ प्रकृया गर्नुपर्नेछ । विमान अवतरण गर्ने स्थानबाट विरामिलाइ अस्पतालसम्म पुर्याउनका लागि मापदण्ड पुरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्नेछ । यसको व्यवस्थापन सम्बन्धित अस्पतालले गर्नुपर्नेछ ।

(ग) गम्भिर प्रकृतिका कोभिड १९ विरामिहरूलाई मात्र एयर लिफ्टिङ गर्नुपर्नेछ । साधारण र मध्यम प्रकृतिका विरामीहरूलाई गरिने छैन ।

२. एयर लिफ्टिङ गर्ने साधनको छनौट: (क) जनस्वास्थ्यका मापदण्ड अपनाइ विमान (हवाइजहाज, हेलिकप्टर, एयर एम्बुलेन्स) लाइ कोभिड १९ विरामीहरूको ओसार, पसार गर्न प्रयोग गर्न सकिनेछ ।

(ख) कोभिड १९ विरामिहरूलाई एयर लिफ्टिङ गर्न चाहने हवाइ/विमान कम्पनिहरूलाई मन्त्रालयले संक्षिप्त सूचना प्रकाशित गरि सूचिकृत गर्न सक्नेछ ।

(ग) माथी जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकार मातहातमा रहेको नेपाली सेनाबाट सञ्चालनमा आएका हवाई/विमान साधनलाई पहिलो प्राथमिकता दिइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको समन्वयमा जतिसक्दो छिटो विरामीलाई एयर लिफ्टिङ गर्ने ब्यवस्था मिलाउनु पर्नेछ ।

३. एयर लिफ्टिङका लागि आवश्यक स्वास्थ्यका पूर्वाधार: (क) विमानमा एक जना मेडिकल अफिसर सहित कम्तिमा २ जना स्वास्थ्यकर्मी अनिवार्य हुनु पर्नेछ । सो को ब्यवस्था विमान कम्पनिले गर्नुपर्नेछ ।

(ख) विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिनहरू, प्रर्याप्त मात्रामा पिपिङ्ग, सेनिटाइजर, डिसिन्फेक्टेन्टस आदि जस्ता औषधि तथा औषधिजन्य सामाग्रीहरू अनिवार्य रूपमा भएको हुनु पर्नेछ ।

(ग) विमान चालकदलका कर्मचारीहरू, स्वास्थ्यकर्मी, विरामी तथा विरामिका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउनु पर्नेछ ।

(घ) विमानबाट विरामिलाइ उतारी सकेपछि विमानलाई निसंक्रमण गरेर मात्र दोश्रो उडान भर्नु पर्दछ ।

४.आर्थिक व्यवस्थापन: (क) एयर लिफ्टिङका लागि चार्टर गरेको विमानको भाडा भुक्तानिको जिम्मेबारी बुकिङ गर्ने व्यक्ति वा उसको हेरचाह गर्ने व्यक्ति वा संस्थाको हुनेछ ।

(ख) चालकदलका कर्मचारी तथा चिकित्सक, स्वास्थ्यकर्मीहरूको विमा तथा जोखिम भत्ताको ब्यवस्था खटाएको निकायले नै गर्नु पर्नेछ ।

(ग) विमान कम्पनिहरूले निश्चित तोकिएको प्रचलित शुल्क भन्दा बढी भाडा लिन पाइने छैन ।